


तपाईंलाई ज्वरो आउने जस्ता लक्षणहरू देखिएको कारण चिन्तित हुनुहुन्छ भने...

पहिले, कृपया आफ्नो पारिवारिक चिकित्सकसँग फोन, आदिद्वारा परामर्श लिनुहोस्।

* अग्रिम रूपमा परामर्श नलिइकन सिधै चिकित्सकलाई नभेट्नुहोस्।

तपाईंलाई ज्वरो आउने जस्ता लक्षणहरू भएमा चिकित्सकसँग परामर्श लिन / चिकित्सकलाई भेट्नको लागि फ्लो चार्ट



*ज्वरो, आदि आएको बिरामीहरूलाई परामर्श र जाँच/परीक्षण सेवाहरू उपलब्ध गराउने चिकित्सा संस्था

जाँच तथा परामर्श केन्द्र (कल सेन्टर)

उदाहरणको लागि, कृपया निम्न अवस्थाहरूमा हामीसँग परामर्श लिनुहोस्:

▶ **तपाईंलाई ज्वरो आएको वा अन्य लक्षणहरू देखिएको कारणवश चिकित्सकलाई भेट्ने बारे परामर्शहरू**

उदाहरणको लागि: तपाईं चिकित्सकलाई भेट्नुपर्छ भन्ने कुरामा सुनिश्चित नहुँदा वा कुन चिकित्सा संस्थामा जाने भन्ने थाहा नहुँदा।

▶ **सामान्य परामर्शहरू**

उदाहरणको लागि: COVID-19 लक्षणहरू, परीक्षणहरू, संक्रमणको रोकथाम कसरी गर्ने र कसरी कीटाणुरहित बनाउने।

▶ **COCOA सम्पर्क अन्वेषण (ट्रेसिङ) एप बारे परामर्शहरू**

उदाहरणको लागि: तपाईं पोजेटिभ देखिएको कोही व्यक्तिसँग सम्पर्कमा रहनुभएको भनी पुष्टि गरिएको बेला।

○ खुला रहने समय: **दिनको 24 घण्टा**

○ फोन: **052-249-3703**

○ इमेल: nagoya_jyushinsoudan@medi-staffsup.com

○ फ्याक्स: **052-265-2349**

तपाईंलाई सुन्नमा कठिनाई छ वा अन्यथा फोनद्वारा परामर्श लिन कठिन महसुस हुन्छ भने, कृपया इमेल पठाउनुहोस् वा फ्याक्स गर्नुहोस्।



स्वास्थ्य केन्द्र

तपाईंलाई COVID-19 परीक्षणमा पोजेटिभ देखिएको छ वा संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा रहनुभएको भने, कृपया आफ्नो बस्ने वार्डको स्वास्थ्य केन्द्रमा परामर्श लिनुहोस्।